



नेपाल भेटेरिनरी एशोसिएसन NEPAL VETERINARY ASSOCIATION



मिति २०७८।१०।१७

बागमती प्रदेश लोक सेवा आयोगबाट पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने कार्य भएकोमा खेद विज्ञप्ति

बागमती प्रदेश लोक सेवा आयोग, हेटौंडाले मिति २०७८।१०।१० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थाई पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह “पशु चिकित्सक” अधिकृत छैठौं तहको पदपूर्तीको निम्ती एक तह माथिको लागी आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी “पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि” सूचना प्रकाशित गरेकोमा यस एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ ।

साविकमा संघीय संरचनाको राजपत्र अनङ्कित प्रथम श्रेणीमा कम्तिमा ५ वर्ष कार्यरत योग्यता पुगेका प्राविधिक कर्मचारीलाई समायोजन गराउने क्रममा प्रोत्साहन स्वरूप एक तह बढुवा गराई स्थानीय तहमा खटाई पठाउने विशेष प्रयोजनको लागि कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ अन्तरगत सिर्जना गरिएका छैठौं तहका उक्त पदहरू माथिल्लो तहको योग्यता राखेर खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने व्यहोरा विदितै छ । अर्कोतर्फ, प्रमाणपत्र तह विज्ञान बिषयमा उत्तिर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५ वर्षको अध्ययन पुरा गरी नेपाल पशु चिकित्सा परिषद्को लाईसेन्सिङ्ग परीक्षा उत्तिर्ण गरेका दर्तावाल पशु चिकित्सकहरू स्वास्थ्य सेवा अन्तर्गतका मेडिकल अफिसर, आठौं तह, सरहको पदमा नियुक्त हुनु पर्नेमा राजपत्र अनङ्कित प्राविधिकहरूको प्रोत्साहनको लागी समायोजनको क्रममा सिर्जना गरिएको छैठौं तहमै पशु चिकित्सकहरूलाई नियुक्त गर्नु खोजिनु पशु चिकित्सा व्यवसायको मर्यादा माथी गम्भिर आँच हो ।

उक्त पदहरूलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन यस नेपाल भेटेरिनरी एशोसिएसन अनुरोध गर्दछ। साथै स्थानीय तहहरूमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरू र कर्मचारी सख्या संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयबाट दरबन्दी तेरीजमा व्यवस्था भएकोमा पशु चिकित्सकको दरबन्दी सातौं र आठौं हुने प्रस्टसँग उल्लेख छ ।

यस एशोसिएसनले गत बर्ष यसैगरी प्रकाशित विज्ञापनको सम्बन्धमा मिति २०७७।१०।१४ गते बागमती प्रदेश लोक सेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरूलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दा गर्दै र सम्मानित सर्वोच्च अदालतमा उक्त बिषयकै मुद्दा बिचारधिन अवस्थामा रहेको अवस्थामा समेत यस बर्ष पनि सो आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमाय निकायबाट पटक पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुऱ्याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं ।

बागमती प्रदेश लोक सेवा आयोगलाई उक्त बिज्ञापन अन्तर्गत उक्त पदहरूलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दछौं । अन्यथा यस एसोसिएसन बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकार बिर्द् कडा भन्दा कडा सडघर्षका कार्यक्रमहरू लिएर आउन बाध्य हुनेछ । उक्त सडघर्ष बाट सिर्जित कठिनाइ को जिम्मेबारी पनि बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकारकै हुनेछ ।

डा सितलकाजी श्रेष्ठ

अध्यक्ष

